



देवघाट गाउँपालिका  
तनहुँ जिल्ला, गण्डकी प्रदेश

---

# देवघाट गाउँपालिका राजपत्र

---

गाउँ कार्यपालिकाद्वारा प्रकाशित

---

खण्ड: ३

संख्या: ९

मिति: २०७६/०३/२०

---

भाग - २

देवघाट गाउँपालिका

देवघाट गाउँपालिकाको कर्मचारीहरुको सुविधा  
सम्बन्धी व्यवस्था (प्रथम संशोधन) कार्यविधि,

२०७६

## देवघाट गाउँपालिकाको कर्मचारीहरुको सुविधा सम्बन्धी व्यवस्था (प्रथम संशोधन) कार्यविधि, २०७६

देवघाट गाउँ कार्यपालिकाको बैठकबाट स्वीकृत मिति २०७६/०३/२०

देवघाट गाउँपालिकाको कर्मचारीहरुको सुविधा सम्बन्धी व्यवस्था कार्यविधि, २०७५ को कार्यविधि नं. १७ को "क" को गाउँ सभा तयारी प्रक्रिया को सट्टामा "विशेष अभिया, शिविर सञ्चालन जस्ता काम भएमा" राखिएको छ । कार्यविधि नं. १७ को क्रम संख्या "घ" पछि क्रमशः "ड" र "च" थप गरि देहायको व्यवस्था राखिएको छ ।

ड) तर गाउँ सभा तयारीको लागि खटीएका कर्मचारीहरुले नियमित कामको अतिरिक्त बढी समय र बढी काम गर्नु पर्ने, विभिन्न तयारी गर्नुपर्ने भएकोले आवश्यक भई गाउँ कार्यपालिकाको कार्यालयले खटाएको कर्मचारीहरुलाई बढीमा १ महिना बराबरको खाईपाई आए बराबरको तलव प्रोत्साहन स्वरुप थप तलवको रुपमा उपलब्ध गराइने छ ।

च) २४ घण्टे सुत्केरी सेवा (बर्थिङ्ग सेन्टर) केन्द्रमा खटिने नर्सिङ्ग कर्मचारीहरुलाई जोखिम (Hazard) भत्ता मासिक रु. ३००/- (तिन सय) र रात्री सेवामा काम गरेको अवस्थामा यसरी काम गरेको आधारमा प्रतिरात रु. १५०/- (एक सय पचास) का दरले भत्ता दिईनेछ ।

अनुसूची १ को सबै प्रावधानहरु हटाई सो को ठाउँमा देहायको प्रावधानहरु राखिएको छ ।

### कर्मचारीहरुले पाउने थप सुविधा

#### सामान्यतया ईन्धन, सञ्चार, सवारी मर्मत तथा बास खर्च सुविधा

| क्र.सं. | सुविधाको किसिम | इकाई दर   | शाखा/इकाई प्रमुख  | पूर्वाधार प्राविधिक कर्मचारी | वडा सचिव |
|---------|----------------|---|---|------------------------------|----------|
| १       | सञ्चार         | प्रति महिना   | ५००/-   | ०                            | १०००/-   |
| २       | ईन्धन          | प्रति महिना   | १०००/-  | २०००/-                       | १५००/-   |
| ३       | ईन्धन          | प्रति महिना   | फिल्ड कर्मचारीलाई रु. १०००/-  |                              |          |
| ४       | मर्मत          | प्रति महिना   | गाउँ कार्यपालिकाको कार्यालय र अन्तर्गतका वडा कार्यालयका सवारी साधनहरुको मर्मत सम्भार गाउँ कार्यालयबाट हुनेछ भने व्यक्तिगत, निजी रुपमा कर्मचारीले चलाएको सवारी साधन मर्मतको लागि बढीमा मासिक रु. १०००/- (एक हजार) उपलब्ध गराउनेछ । |                              |          |
| ५       | बास खर्च       | बास बसु पर्ने गरि आफू खटिएको कार्यालय तथा वडा भन्दा अर्कै कार्यालय तथा वडामा गाउँ कार्यपालिकाको कार्यालयको कामको शिलशिलामा जानु पर्ने भएमा तपशिल अनुसारको रकम प्रति रात बास खर्च बापत उपलब्ध गराउने । |   |                              |          |
|         |                | अधिकृत स्तर   | सहायक स्तर  | सहयोगी स्तर                  |          |
|         |                | ६००/-   | ५००/-   | ४००/-                        |          |

आज्ञाले  
रमेश सुवेदी  
प्रमुख प्रशासकीय अधिकृत